



# स्थानीय राजपत्र

## चामुण्डाविन्द्रासैनी नगरपालिकाद्वारा प्रकाशित

**खण्ड २ (संख्या १) कार्तिक १४ गते २०७५ साल**

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) बमोजिम चामुण्डा विन्द्रासैनी नगरपालिकाको नगर कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ ।

### भाग-२

#### अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि - २०७५

##### प्रस्तावना :

नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्ध ऐन, २०७४ तथा संयुक्त राष्ट्र संघले पारित गरी नेपाल सरकारले हस्ताक्षर समेत गरिसकेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्ध महासम्बन्ध -२००६ (Convention on the rights of persons with disabilities-CRPD) को उद्देश्य, मर्म र भावना बमोजिम अपाङ्गता भएका व्यक्तिहरुको परिचय-पत्र वितरण कार्यविधि बनाउन बाब्द्धनिय भएकोले,

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्ध ऐन, २०७४ को दफा ६१ ले दिएको अधिकार प्रयोग गरी चामुण्डा विन्द्रासैनी नगरपालिकाले यो कार्यविधि बनाई लागु गरेको छ ।

#### परिच्छेद -१

##### प्रारम्भिक

**१. संक्षिप्त नाम र प्रारम्भ :** (१) यस कार्यविधिको नाम “अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि - २०७५” रहेको छ ।

(२) यो कार्यविधि तुरन्त प्रारम्भ हुनेछ ।

**२. परिभ्राष्ट :** विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,

क) “ऐन” भन्नाले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्ध ऐन, २०७४(पहिलो संशोधन २०७५ सहित) सम्झनु पर्दछ ।

ख) “नगर पालिका” भन्नाले चामुण्डा विन्द्रासैनी नगरपालिका सम्झनु पर्दछ ।

ग) “वडा कार्यलय” भन्नाले चामुण्डा विन्द्रासैनी नगरपालिका सबै वडा कार्यालय सम्झनु पर्दछ ।

घ) “प्रमुख” भन्नाले चामुण्डा विन्द्रासैनी नगरपालिकाको प्रमुख सम्झनु पर्दछ ।

ङ) “उपप्रमुख” भन्नाले चामुण्डा विन्द्रासैनी नगरपालिकाको उपप्रमुख सम्झनु पर्दछ ।

च) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले चामुण्डा विन्द्रासैनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्झनु पर्दछ र सो शब्दले निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई समेत जनाउँदछ ।

#### खण्ड २ (संख्या १) कार्तिक १४ गते २०७५ साल

छ) “वडा अध्यक्ष” भन्नाले चामुण्डा विन्द्रासैनी नगरपालिकाका सबै वडाका वडा अध्यक्ष सम्झनु पर्दछ ।

#### परिच्छेद - २

##### उद्देश्य र मापदण्ड

**३. उद्देश्य :** यस कार्यविधिको उद्देश्य देहाय बमोजिम रहेका छन् ,

क) विभिन्न प्रकारका अपाङ्गता भएका नागरिकहरुको पहिचान गरी उनीहरुलाई सेवा सुविधामा पहुँच स्थापित गर्न, त्यस्ता सेवा सुविधाहरुको लागि योजना निर्माण गर्न र स्थानीय तह देखिनै विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरुको वर्गीकृत लगत राख्न सहज तुल्याउने ,

ख) अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्ध ऐन र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्ध अन्तराष्ट्रिय महासम्बन्ध (ऋच्चम्) २००६ मा नेपाल सरकारले जनाएको प्रतिवद्धता बमोजिम अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताको आधारमा सेवा सुविधाहरु उपलब्ध गराउन सहज बनाउने

ग) अपाङ्गताको प्रकृति, वर्गीकरण र अवस्थाका आधारमा अपाङ्गता भएका व्यक्तिले पाउने सेवा, सुविधा र अवसरको प्राथमिकीकरण गर्न सहयोग गर्ने ।

**४. मापदण्ड :** अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्ध ऐनको अनुसूचीमा प्रकृतिका आधारमा अपाङ्गतालाई दश प्रकारमा वर्गीकरण गरिएको छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्ध ऐनको अनुसूचीमा उल्लेखित गाम्भीर्यताको आधारमा गरिएको अपाङ्गताको वर्गीकरण गरी देहायका चार समूहका परिचय पत्र वितरण गरिनेछ ।

क) पूरा अशक्त अपाङ्गता : तल उल्लेखित अवस्थाका व्यक्तिहरुलाई “क” वर्गको परिचय पत्र उपलब्ध गराईनेछ ,

१) व्यक्तिको शारीरिक, मानसिक वा इन्द्रिय सम्बन्ध प्रणालीहरुमा भएको क्षेत्र र यसले ल्याएको कार्यगत विचलनको अवस्था असाध्य गर्निर्भर भई अरुको सहयोग लिएर पनि दैनिक जीवन सम्पादन गर्न असाध्य कठिन हुने व्यक्ति,

२) सामान्य भन्दा सामान्य दैनिक क्रियाकलापहरु पनि स्वयं गर्न नसक्ने र अन्य व्यक्तिको सहयोग आवश्यक पर्ने, तीव्र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु, तीव्र रूपमा अटिज्म प्रभावित व्यक्ति, पूर्ण रूपमा श्ववणदृष्टिविहिन व्यक्तिहरु,

३) दई वा सो भन्दा बढी प्रकृतिका शारीरिक, मानसिक वा इन्द्रिय सम्बन्ध क्षेत्रि भई सबैजसो दैनिक क्रियाकलापहरु अन्य व्यक्तिकै सहयोगमा गर्नुपर्ने अवस्थाका व्यक्तिहरु,

४) निरन्तर रूपमा सघन हेरचाह (स्याहार सुसार) को आवश्यक परिरहने शारीरिक अपाङ्गता भएका व्यक्ति वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरु ।

ख) अति अशक्त अपाङ्गता : तल उल्लेखित अवस्थाका व्यक्तिहरुलाई “ख” वर्गको परिचयपत्र उपलब्ध गराईनेछ जुन तीलो पृष्ठभुमीमा जारी गरिनेछ ।

१) शारीरिक, मानसिक वा इन्द्रिय सम्बन्ध क्षेत्रि वा विचलन भएतापनि निरन्तर वा अधिकाँश समय सहयोगी, दोभाषे वा मानव पथपदर्शक आदीको सहयोगमा आफ्नो दैनिक क्रियाकलापहरु लगायत हिड्डल र संचार गर्न कठिनाई हुने व्यक्तिहरु,

२) मणिस्क पक्षघातमा चोटपटक वा पक्षघात, हेमोफिलिया, मांसपेशी सम्बन्ध समस्या वा विचलन लगायत अन्य विभिन्न कारणले शरीरको ढाड, हात, गोडा, कम्मर आदीले काम गर्न नसकी दैनिक आवागमनको लागि हवीलचियर प्रयोग गर्नुपर्ने अवस्थाका व्यक्तिहरु,

३) दुवै हात कुमदेखि वा पाखुरादेखि मुनी पुरे नचल्ने वा गुमाएका, विभिन्न कारणले दुवै हात र गोडा गुमाएका वा नचल्ने, कम्मरभन्दा मुनीको भाग गुमाएका वा नचल्ने, दुवै गोडा पूर्ण क्रियाशील नभई वैसाखीको प्रयोग गर्ने व्यक्तिहरु,

## खण्ड २ (संख्या १) कार्तिक १४ गते २०७५ साल

- ४) दृष्टिविहिन र पूर्ण दृष्टिविहिनको परिभाषा अन्तर्गत पर्ने व्यक्तिहरु,  
 ५) संचारको लागि निरन्तर दोभाषे आवश्यक पर्ने पूर्ण रूपमा कान सुन्न नसक्ने(बहिरा), दैनिक जीवनका क्रियाकलापहरु स्वयं गर्न सक्ने , सिकाईमा समस्या भएका बौद्धिक अपाङ्गता वा अटिज्म भएका व्यक्तिहरु, निरन्तर अरुको सहयोग लिइरहनुपर्ने बहुअपाङ्गता भएका व्यक्तिहरु।  
 ग) मध्यम अपाङ्गता : तल उल्लेखित अवस्थाका व्यक्तिहरुलाई पैहेलो पृष्ठभुमीमा “ग” वर्गको परिचय पत्र उपलब्ध गराईनेछ ।
- १) कृतिम अड्ग, क्यालीपर, विशेष प्रकारका जुता जस्ता सहायक सामग्रीको प्रयोगवाट सामान्य हिँडुल गर्न सहायत दैनिक जीवनका क्रियाकलापहरु स्वयं गर्न सक्ने,
- २) विभिन्न कारणले घुँडामुनीको अङ्गमा मात्र प्रभाव परेको तर सहायक सामग्रीको प्रयोग नगरी पनि सामान्य हिँडुल गर्न सक्ने,
- ३) कुम वा पाखुरा भन्दा मुनी एक हात गुमाएका वा हात नचले वा हातले गर्ने काम गर्न सक्ने,
- ४) दुवै हातको हत्केलाभन्दा मुनीका कमितमा बुढि औला र चोरी औला गुमाएका,
- ५) दुवै गोडाका कुर्कुच्चाभन्दा मुनीको भाग नभएका तर सामान्य हिँडुल गर्न सक्ने,
- ६) मेरुदण्डमा समस्या भई ढाड कुप्रिएको,
- ७) सिकाईमा ढिलाई भएका दैनिक क्रियाकलाप स्वयं गर्न सक्ने बौद्धिक अपाङ्गता र अटिज्म भएका व्यक्तिहरु,
- ८) श्रवणयन्त्रको प्रयोगवाट वा ठूलो आवाज मात्र सुन्न सक्ने सुस्त श्रवण व्यक्तिहरु ,
- ९) शत्यक्रियावाट स्वरयन्त्र फिकी घाँटीको नलीवाट मात्र बोल्नुपर्ने अवस्था भएका व्यक्तिहरु
- १०) ओठ तालु फाटेको कारण बोली अस्पष्ट भएका व्यक्तिहरु,
- ११) बोल्दा अङ्गिक्ने, शब्द वा अक्षर दोहोच्चाउने समस्या तीव्र भएका भक्भके व्यक्तिहरु,
- १२) तीन फिट भन्दा मुनीका होचापुङ्का व्यक्तिहरु ,
- १३) चस्मा र श्रवणयन्त्र दुवै प्रयोग गर्ने श्रवणदृष्टिविहिन व्यक्तिहरु, लेन्स वा म्याग्रीफायरको प्रयोगले मात्र पढन सक्ने न्यून दृष्टियुक्त व्यक्तिहरु,
- १४) अनुवंशीय रक्तश्वाव(हेमोफेलिया) सम्बन्धि समस्या भई दैनिक हिँडुलमा कठिनाई हुने व्यक्तिहरु ,
- १५) मानसिक वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरु ।

(घ) सामान्य अपाङ्गता : तल उल्लेखित अवस्थाका व्यक्तिहरुलाई सेतो पृष्ठभुमीमा “घ” वर्गको परिचयपत्र उपलब्ध गराईनेछ ,

- १) शारीरिक, मानसिक वा इन्द्रिय सम्बन्धि सामान्य विचलन भएका तर दैनिक जीवनका क्रियाकलापहरु स्वयं गर्न सक्ने,
- २) हात वा खुट्टा केही छोटो भएका, एक हातको हत्केला भन्दा मुनी नचले वा गुमाएकमा, एक हातको हत्केलाभन्दा मुनीका कमितमा बुढी औला र चोरी औला गुमाएका वा दुवै हातको हत्केलामुनिका कमितमा बुढी औला र चोरीऔला गुमाएकमा व्यक्तिहरु,
- ३) ठूलो अक्षर पढन सक्ने न्यून दृष्टियुक्त व्यक्तिहरु,
- ४) दुवै गोडाको सबै औलाका भागहरु नभएका,
- ५) श्रवणयन्त्र लगाई ठूलो आवज सुन्ने तर बोली स्पष्ट भएका सुस्त श्रवण व्यक्तिहरु ।

### परिचय पत्र ढाँचा र समन्वय समिति

५. अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्रको ढाँचा : परिचय पत्र वाहक व्यक्तिको व्यक्तिगत विवरण स्पष्ट खुल्ने गरी नागरिकता प्रमाण पत्रको ढाँचामा यस कार्यविधिको अनुसूची -२ बमोजिम



## खण्ड २ (संख्या १) कार्तिक १४ गते २०७५ साल

एकापटी नेपाली भाषामा र अर्को पटी अंग्रेजी भाषामा लेखिएको दफा (४) मा उल्लेखित मापदण्ड अनुसार एक पृष्ठको परिचय पत्र गाम्भीर्यता आधारमा गरिएका चार वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई चार फरक फरक रडमा उपलब्ध गराईनेछ ।

६. समन्वय समिति सम्बन्धि व्यवस्था : (१) अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन, २०७४ को दफा ४२ अनुसार अपाङ्गता परिचय पत्र वितरण गर्ने समेत कार्यका लागि नगरपालिकामा देहाय बमोजिमको एक समन्वय समिति रहनेछ ,

क) नगरपालिकाको उपप्रमुख - - संयोजक

ख) नगरपालिकाको महिला सदस्य मध्यवाट नगरपालिकाले तोकेको महिला सदस्य - सदस्य

ग) नगरपालिका भित्र रहेका माध्यामिक विद्यालयका प्रधानाध्यापक मध्य नगर प्रमुखले तोकेको व्यक्ति - सदस्य

घ) नगर प्रमुखले तोकेको स्थानीय स्वास्थ्य चौकी वा अस्पतालको चिकित्सक - सदस्य

ड) स्थानीय प्रहरी कार्यालय प्रमुख- - सदस्य

च) नगर प्रमुखले मनोनित अपाङ्गता भएका व्यक्तिहरुको हक हितमा काम गर्ने संस्थाको प्रतिर्दिशा - सदस्य

छ) समन्वय समितिले मनोनित गरेको नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरु मध्यवाट - सदस्य

एक जना महिला सहित तीन जना- - सदस्य

ज) नगरपालिकाको सम्बन्धित शाखा हेतै नगरपालिकाको प्रमुख - - सदस्य

झ) नगरपालिकाको उपप्रमुखले तोकेको नगरपालिकाको कर्मचारी - - सदस्य

(२) समन्वय समितिले अपाङ्गता परिचय पत्र वितरणका लागि सिफारिस गर्ने कामका साथै - सदस्य

ऐनको दफा ४३ (च) बमोजिम परिचय पत्र सम्बन्धि कानुनी, संरचनागत तथा अन्य सुधार गर्नुपर्ने विषयमा प्रदेशको सामाजिक विकास मन्त्रालय, महिला, वालबालिका तथा जेझ नागरिक मन्त्रालय लगायत सम्बन्धित निकायमा लेखि पठाउनु पर्दछ ।

### परिच्छेद - ४

#### परिचय पत्र वितरण सम्बन्धि व्यवस्था

७. परिचय पत्र वितरण प्रकृया सम्बन्धि व्यवस्था : अपाङ्गता भएका व्यक्तिहरुलाई देहाय बमोजिमको प्रकृयामा परिचय पत्र वितरण गरिनेछ ,

क) अपाङ्गता भएका व्यक्तिको स्थायी ठेगाना भएको नगरपालिकाको वडा कार्यालयमा

अपाङ्गता भएका व्यक्ति स्वयं निजका अभिभावक वा संरक्षकले अनुसूची १ बमोजिमको ढाँचामा परिचय पत्र प्राप्तिका लागि सबै पृष्ठायाँ गर्ने कागजातहरु २ प्रति समावेश गरी निवेदन दिनपर्नेछ ।

ख) दरखास्तमा आफ्नो नाम, स्थायी ठेगाना, उमेर, अपाङ्गता खुलेको लिखित प्रमाणित प्रतिलिपि, पासपोर्ट सार्इजको (सम्भव भएसम्म अपाङ्गता देखिने गरी खिचिएको ) फोटो, असक्तताको गाम्भीर्यता अवस्था र शरीरका अंगहरूले गर्ने काममा आएको समस्या वा दैनिक क्रियाकलापमा हुने सिमितताहरुको विवरण संलग्न हुनुपर्ने छ । यस प्रयोजनको लागि जन्मदर्ता प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्र वा जग्गा धनी प्रमाणपुर्जा वा शैक्षिक योग्यताको प्रमाणपत्र वा मतदाता परिचय पत्र वा अपाङ्गताको आधारमा कुनै जागिर गरिरहेको भए नियुक्ति पत्र वा त्यो संस्थाले दिएको प्रमाण वा जि.प्र.का. मा दर्ता भएका अपाङ्गता सम्बन्धि कार्य गर्ने संघसंस्थाले गरेको सिफारिस मध्य कुनै एक वा यस्तै विश्वस्त हुन सक्ने आधार दिने अन्य प्रमाणित लिखितलाई आधार मानिने छ ।

ग) रित पुरी आएको निवेदनमा वडा कार्यालयले निवेदन प्राप्त भएको मितिले बढिमा ३ दिन



## खण्ड २ (संख्या १) कार्तिक १४ गते २०७५ साल

- भित्र निवेदकले पेश गरेका कागजातहरुको एक प्रति कार्यालयमा राखि बडा कार्यालयको सिफारिस सहित एक प्रति नगरपालिकामा पठाउनु पर्दछ ।
- घ) सम्बन्धित व्यक्तिले पेश गरेको निवेदन उपर कुनै कागजात वा प्रमाण नपूँगी परिचयपत्रका लागि सिफारिस गर्न उपयुक्त नदेखिएमा सो व्यहोरा निवेदकलाई ३ दिन भित्रमा जानकारी दिनु पर्ने छ ।
- ड) बडा कार्यालयले सिफारिस गर्न नसकिने भनी दिएको जानकारी निवेदकलाई चित नबुझेमा सुचना पाएको १५ दिन भित्रमा नगरपालिकाको कार्यालयमा निवेदन दिन सक्नेछ ।
- च) यसरी प्राप्त भएको निवेदन समेत समावेश राखि नगरपालिकाको समन्वय समितिको बैठकमा पेश गर्नु पर्दछ । निवेदकले पेश गरेका कागजात र अन्य सम्भाव्य तथ्य प्रमाणका आधारमा निजले परिचय पत्र पाउने देखियो भनि समन्वय समितिले सिफारिस गरेमा निजलाई परिचय पत्र वितरण गरी त्यसको जानकारी निवेदक तथा सम्बन्धित बडा कार्यालयलाई समेत दिनु पर्दछ ।
- छ) परिचयपत्रका लागि सिफारिस गर्न कुनै कठिनाई परेमा बडा कार्यालयले चिकित्सक वा अपाङ्गता भएका व्यक्तिका संस्थाका प्रतिनिधिसँग राय परामर्श लिन सक्नेछ ।
- ज) सामान्यतया अपाङ्गता भएका व्यक्ति स्वयंमले आफ्नो परिचयपत्र बुझिलिनु पर्दछ । अति अशक्त वा पूर्ण अशक्त अपाङ्गता भएको कारणले परिचय पत्र बुझिलिन आउन नसक्ने भएमा बडा कार्यालयको सिफारिसमा परिवारको सदस्य, संरक्षक वा निजको बसोबास गर्ने जनप्रतिनिधिले निजलाई बुझाउने गरी बुझिलिन सक्नेछन् ।
- झ) परिचय पत्र प्राप्त व्यक्तिहरुको वर्गिकृत लगत नगरपालिकाले कम्प्यूटराईज गरी आफ्नो कार्यालयमा राखि चौमासिक रूपमा संघ र प्रदेशको सम्बन्धित मन्त्रालयमा जानकारी गराउनु पर्नेछ ।
- ज) समन्वय समितिले परिचयपत्र दिन भनी ठहर गरेका व्यक्तिलाई नगरपालिकाको कार्यालयले अनुसूची २ बमोजिमको परिचय पत्र (अपाङ्गता भएका व्यक्तिहरुलाई) निःशुल्क उपलब्ध गराउनु पर्नेछ ।
- ट) परिचयपत्रमा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको हस्ताक्षर हुनेछ । प्रचलित कानूनको अधिनमा रही अन्य अधिकृत कर्मचारीलाई समेत अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।
- ठ) प्रत्यक्ष रूपमा देखिने वा अवलोकन गर्न सकिने शारीरिक, मानसिक वा इन्द्रिय सम्बन्ध क्षेत्रिको हकमा परिचयपत्र प्रदान गर्ने अधिकारीले अवलोकन गरी तत्काल उपयुक्त परिचय पत्र उपलब्ध गराउनु पर्ने छ ।
- ड) प्रत्यक्ष रूपमा नदेखिने वा अवलोकन गर्न नसकिने शारीरिक, मानसिक वा इन्द्रिय सम्बन्ध क्षेत्रिको वा प्रष्ट रूपमा छटुयाउन समस्या भएका अपाङ्गता भएका व्यक्तिका हकमा समन्वय समितिमा पेश गरी समितिको सिफारिसका आधारमा परिचय पत्र वितरण गर्नु पर्ने छ ।
- ८. अन्य स्थानीय तहवाटै परिचय पत्र वितरण गर्न सकिने :** स्थानीय ठेगानामा बसोबास नभएका र विभिन्न अवरोध तथा शारीरिक वा मानसिक अवस्थाको गम्भीर्यताको कारण आफ्नो स्थायी बसोबास भएको ठेगानामा गई अपाङ्गता परिचय पत्र प्राप्त गर्न असमर्थ व्यक्तिहरुका लागि निजको स्थायी बसोबास भएको स्थानको सम्बन्धित स्थानीय तहवाटै परिचय पत्र नलिएको सुनिश्चित भएमा दफा ५ को प्रकृया पुरा गरी परिचय पत्र प्रदान गरेर सम्बन्धित स्थानीय तहलाई जानकारी गराउन सकिनेछ ।
- ९. प्रतिलिपि सम्बन्धित व्यवस्था :** अपाङ्गता भएका व्यक्तिहरुले प्राप्त गरेका परिचयपत्रको प्रतिलिपि

## खण्ड २ (संख्या १) कार्तिक १४ गते २०७५ साल

- लिंदा दिंदा देहाय बमोजिम गर्नु पर्नेछ,
- क) परिचय पत्र हराई, नासिइ वा बिग्रिई परिचय पत्रको प्रतिलिपि लिनु पर्ने भएमा आफ्नो स्थायी ठेगाना भएको बडा कार्यालयमा यथार्थ विवरण र कारण खुलाई सिफारिसका लागि निवेदन दिनु पर्नेछ ।
- ख) बडा कार्यालयले सबै व्यहोरा बुझि निवेदकको माग मनासिव देखिएमा परिचय पत्रको प्रतिलिपि उपलब्ध गराउन प्राप्त निवेदन तथा अन्य कागजातको प्रतिलिपि बडा कार्यालयमा राखि निवेदकले पेश गरेको सक्कल कागजात सहित सिफारिस गरी नगरपालिकाको कार्यालयमा पठाउनु पर्दछ ।
- ग) नगरपालिकाले सिफारिस सहित प्राप्त भएको निवेदन अपाङ्गताको प्रकृति अनुसार सोभै वा समन्वय समितिमा पेश गरी समितिको निर्णय अनुसार अपाङ्ग परिचय पत्रको प्रतिलिपि निश्चल उपलब्ध गराउनु पर्नेछ ।
- घ) प्रतिलिपिका लागि प्राप्त भएको निवेदनका विषयमा सो परिचय पत्र बाहक व्यक्तिले पहिले प्राप्त गरेको परिचय पत्रमा हेरफेर गर्नुपर्ने देखिएमा समन्वय समितिमा पेश गरी सो समितिवाट प्राप्त निर्देशन अनुसार गर्नु पर्दछ ।
- १०. सजाय सम्बन्धित व्यवस्था :** यस कार्यविधिको प्रतिकूल कार्य भएमा प्रचलित कानूनमा व्यवस्था भए बमोजिम सजाय हुनेछ ।
- ११. अभिलेख सम्बन्धित व्यवस्था :** कार्यालयले देहाय बमोजिम अभिलेख राख्नु पर्नेछ ।

- क) सम्बन्धित बडा कार्यालयले आफ्नो क्षेत्रमा भएका कुल अपाङ्गता भएका व्यक्तिहरु तथा अपाङ्गता भएका व्यक्तिहरु मध्य परिचय पत्र पाएका व्यक्तिहरुको अपाङ्गताको प्रकृति र गम्भीर्यता लगायत अन्य आवश्यक विवरण खुले गरी नियमित रूपमा आफ्नो नगरपालिका तथा जिल्ला समन्वय समितिलाई समेत पठाउनु पर्दछ ।
- ख) नगरपालिकाले परिचय पत्र वितरण गरी सकेपछि यसको जानकारी परिचय पत्र प्राप्त गर्ने व्यक्तिको स्थायी ठेगाना भएको बडा कार्यालयलाई दिनु पर्नेछ ।
- ग) नगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका कुल अपाङ्गता भएका व्यक्तिहरु तथा अपाङ्गता परिचय पत्र पाएका व्यक्तिहरुको अभिलेख राखि त्यसको चौमासिक प्रतिवेदन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा र प्रदेशको सामाजिक विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पठाउनु पर्दछ ।

### परिच्छेद - ५ विविध

- १२. घुम्ति शिविर सञ्चालन गर्नु पर्ने :** नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विकट तथा दुरगम गाउँहरुमा रहेका अपाङ्गता भएका व्यक्तिहरुका लागि अपाङ्गता परिचय पत्र लगायतका सेवा सरल तरिकाले उपलब्ध गराउन कम्तिमा वर्षमा एक पटक ती ठाउँहरुमा परिचय पत्र वितरण सम्बन्धित घुम्ति शिविर सञ्चालन गर्नु पर्नेछ ।

- १३. नयाँ परिचय पत्र लिनु पर्ने :** यो कार्यविधि लागु हुनु अगाडि प्राप्त गरेको अपाङ्गता परिचय पत्र नगरपालिकामा बुझाई यो कार्यविधि जारी भएको मितिले एक वर्ष भित्रमा यस कार्यविधि बमोजिमको परिचय पत्र लिनु पर्नेछ । यस अधि जारी भएका परिचय पत्र एक वर्ष पछि स्वतः मान्य हुने छैन ।

- १४. स्वतः बदर हुने :** यस कार्यविधिमा भएका प्रावधान संघिय ऐन र प्रदेश कानून तथा अन्य प्रचलित कानूनसँग वाभिएको हदमा स्वत बदर हुनेछ ।

- १५. प्रचलित कानून बमोजिम हुने :** अपाङ्ग परिचय पत्र वितरण सम्बन्धमा यस कार्यविधिमा उल्लेख नभएको विषयमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धित ऐन र अन्य प्रचलित कानून बमोजिम हुनेछ ।

- १६. यसै बमोजिम भएको मानिने :** अपाङ्ग परिचय पत्र निर्देशिका, २०६५ बमोजिम भए गरेका काम

## खण्ड २ (संख्या १) कार्तिक १४ गते २०७५ साल

कारवाही यसै कार्यविधि बमोजिम भएको मानिनेछ।

### अनुसूची १

दफा (७) सँग सम्बन्धित  
चामुण्डा विन्द्रासैनी नगरपालिका  
नगरकार्यपालिकाको कार्यालय, जम्बुकाँध दैलेख

कर्णाली प्रदेश, नेपाल

अपाङ्गता भएका व्यक्तिको परिचय पत्र पाउनको लागि दिने निवेदनको ढाँचा

श्री कार्यालय प्रमुख ज्यू

चामुण्डा विन्द्रासैनी नगरपालिका जम्बुकाँध, दैलेख।

फोटो

मिति:-.....

विषय : अपाङ्गता भएका व्यक्तिको परिचयपत्र पाउँ।

महोदय,

म अपाङ्गता भएका व्यक्तिको परिचयपत्र पाउन योग्य भएकोले निम्न लिखित विवरण राखि परिचय पत्र पाउन यो निवेदन पेश गरेको छु। मैले पेश गरेको विवरण ठीक साँचो हो, भुझा ठहरेमा प्रचलित कानून बमोजिम सजाय भोग्न मञ्जुर छु।

१. नाम थर ..... उमेर ..... लिङ्ग .....

२. कणाली प्रदेश

३. ठेगाना :

(क) स्थायी ठेगाना ..... वडा नं ..... टोल .....

(ख) अस्थायी ठेगाना ..... वडा नं ..... टोल .....

(ग) सम्पर्क टेलिफोन वा मोबाइल नम्बर .....

४. संरक्षक/अभिभावकको नाम थर ..... निवेदकको नाता .....

५. संरक्षक/अभिभावकको टेलिफोन वा मोबाइल नं .....

६. नेपाल सरकारको परिभाषा र वर्णकरण अनुसारको अपाङ्गताको प्रकार .....

७. नेपाल सरकारको पररभाषा र वर्गीकरण अनुसार अशक्तताको आधारमा अपाङ्गताको प्रकार .....

८. शरीरको अंग, संरचना, प्रणालीमा आएको क्षेत्रिको विवरण

९. क्षेत्र भएपछी दैनिक क्रियाकलापमा आएको अवरोध वा सिमितताको विवरण

१०. अपाङ्गताको कारण उपयुक्त स्थानमा चिनो लगाउनुहोस्।

क) रोगको दिर्घ असर ख) दर्घटना ग) जन्मजात

घ) सशस्त्र द्वन्द्व ड) वैशाणुगत कारण च) अन्य .....

११. सहायक सामग्री प्रयोग गर्नुपर्ने आवश्यकता भएको वा नभएको :उपयुक्त स्थानमा चिनो लगाउनुहोस्।

क) भएकोख/ नभएको

## खण्ड २ (संख्या १) कार्तिक १४ गते २०७५ साल

१२. आवश्यकता भएको भए कस्तो प्रकारको सहायक सामग्रीको प्रयोग गर्नु पर्ने हुन्छ

१३. सहायक सामग्री प्रयोग गर्ने गरेको / नगरेको (उपयुक्त स्थानमा चिनो लगाउनुहोस् क) गर्ने गरेको ख) गर्ने नगरेको

१४. सहायक सामग्री प्रयोग गर्ने गरेको भए सामग्रीको नाम .....

१५. अन्य व्यक्तिको सहयोग विना आफ्ना कस्ता कस्ता दैनिक कार्य गर्न सक्नुहुन्छ, क) ..... ख) ..... ग) ..... च)

१६. अन्य व्यक्तिको सहयोग लिनुहुन्छ भने कुन कुन कामको लागि लिनु हुन्छ क) ..... ख) ..... ग) ..... च)

१७. पछिल्लो शैक्षिक योग्यता क) प्राथमिक तह ख) निम्न माध्यामिक तह ग) माध्यामिक तह घ) उच्च माध्यामिक तह ड) स्नातक तहच) स्नातकोत्तर तह छ) विद्यावारिधि तह

१८. हालको पेशा

क) अध्ययन	ख) कृषि व्यवशाय	ग) स्वरोजगार	घ) अध्ययन
ड) सरकारी सेवा	च) निजि क्षेत्रमा सेवा	छ) केही नगरेको	भ) अन्य .....

निवेदक  
नाम, थर .....

हस्ताक्षर .....

मिति .....

### अनुसूची २

दफा (५) र (७) (ज) सँग सम्बन्धित

चामुण्डा विन्द्रासैनी नगरपालिका

नगरकार्यपालिकाको कार्यालय, जम्बुकाँध दैलेख

कर्णाली प्रदेश, नेपाल

अपाङ्गता भएका व्यक्तिको परिचय पत्रको ढाँचा

फोटो

अपाङ्गता परिचय-पत्र

१) नाम, थर :

२) ठेगाना : प्रदेश..... जिल्ला..... स्थानीय तह.....

३) जन्ममिति : ..... ४) नागरिकता नम्बर : .....

५) लिङ्ग : ..... ६) रक्त समुह : .....

७) अपाङ्गताको किसिम : प्रकृतिको आधारमा..... गम्भीरता.....

**खण्ड २ (संख्या १) कार्तिक १४ गते २०७५ साल**

- ८) बाबु/आमा वा संरक्षकको नाम, थर .....  
 ९) परिचयपत्र वाहकको दस्तखत :  
 १०) परिचय पत्र प्रमाणित गर्ने .....

नाम, थर.....  
 हस्ताक्षर.....  
 पद.....  
 मिति.....

“यो परिचयपत्र कसैले पाएमा नजिकको प्रहरी कार्यालय वा स्थानीय निकायमा बुझाईदिनुहोला”

**Annex 2**  
**Disability Identity Card Format**  
 Chamunda Bindrasaini Municipality, Jambukandh Dailekh  
 karnali probince, Nepal

Stamp



ID Card Number:

ID Card Type :

**Disability Identity Card**

- 1) Full Name of Person  
 2) Address: Province .....District..... Local Level.....  
 3) Date of Birth.....4) Citizenship Number:  
 5) Sex: ..... 6) Blood Group.....  
 7) Types of Disability : On the basis of nature .....On the basis of Severity.....  
 8) Father Name/Mother Name or Guardain  
 9) Signature of ID card Holders.....  
 10) Approved by .....

Name .....  
 Signature .....  
 Designation .....  
 Date .....

"If somebody finds this ID card, please deposit this in the nearby police station or municipality office"

**खण्ड २ (संख्या १) कार्तिक १४ गते २०७५ साल**

अनुसूची ३  
 दफा (११) सग सम्बन्धित  
 चामुण्डा विन्द्रासैनी नगरपालिका  
 नगरकार्यपालिकाको कार्यालय, जम्बुकाँध दैलेख

कर्णाली प्रदेश, नेपाल

अपाङ्गता भएका व्यक्तिको अभिलेख

क्रम संख्या:

- |  |                       |            |
|--|-----------------------|------------|
| अपाङ्गता परिचय पत्र नम्बर :                              | परिचय पत्रको प्रकार   |            |
| १) नाम, थर :   |                       |            |
| २) ठेगाना (स्थायी) प्रदेश :                              | जिल्ला : स्थानीय तह : | वडा :      |
| ३) ठेगाना (अस्थायी) प्रदेश :                             | जिल्ला : स्थानीय तह : | वडा :      |
| ४) जन्म मिति:  | ५) नागरिकता नम्बर :   | ६) लिङ्ग : |
| ७) रक्त समुह :   | ८) विवाहित/ अविवाहित: |            |
| ९) बाबु/आमा वा संरक्षकको नाम, थर :                       |                       |            |
| १०) ठेगाना प्रदेश :                                      | जिल्ला : स्थानीय तह : | वडा :      |
| ११) अपाङ्गता भएको व्यक्तिसँगको नाता :                    |                       |            |
| १२) अध्ययनरत विद्यालय वा क्लेज :                         | अध्ययन नगरेको         |            |
| १४) पेशा:  |                       | पढाई सकेको |
| १५) अपाङ्गता भएको किसिम :                                |                       |            |
| क) अपाङ्गताको प्रकृतिको आधारमा.....                      |                       |            |
| ख) अपाङ्गताको गम्भीरताको आधारमा.....                     |                       |            |
| १६) कस्ता दैनिक कियाकलाप गर्न सकिन्छ ?                   |                       |            |
| १७) कस्ता दैनिक कियाकलाप गर्न सकिन्दैन ?                 |                       |            |
| १८) सहायक सामग्री आवश्यक                                 | पर्ने                 | नपर्ने     |
| आवश्यक पर्ने भए के.....                                  |                       |            |
| १९) हाल सहायक सामग्री                                    |                       | पाएको      |
| २०) परिचय-पत्र बाहेक प्राप्त गरेको अन्य सेवा, सुविधा     |                       | नपाएको     |
| २१) परिचय पत्र बाहेकलाई आवश्यक परेका अन्य सेवा सुविधाहरु |                       |            |
| २२) सेवा, सुविधा प्रदान गर्ने निकाय.....                 |                       |            |
| २३) अन्य.....  |                       |            |

प्रमाणित गर्ने अधिकारी:

दस्तखत :  
 नाम, थर :  
 पद :  
 कार्यालय :

**खण्ड २ (संख्या १) कार्तिक १४ गते २०७५ साल**

मिति :

  
आज्ञाले  
बाबुराम नेपाली  
निमित्त प्रमुख प्रशासकीय अधिकृत

**खण्ड २ (संख्या १) कार्तिक १४ गते २०७५ साल**